



सुविधाहरूको विभाजित कटौती (*Split Benefits Deductions*) परियोजनाका साथ अधिकांश सुविधा कटौतीहरू दुई हप्ताको पेचेकमा समान रूपमा विभाजित हुनेछन्। बदल भन्दा अगाडि, अधिकांश सुविधा कटौतीहरू महिनाको दुईवटा मध्य एउटा पेचेकबाट निकालिएको थियो।

**1. सुविधाहरूको विभाजित कटौती भनेको के हो ?**

दुई हप्तामा तलब पाउने कर्मचारीहरूको लागि अधिकांश सुविधा कटौतीहरू हरेक महिनाको दुई हप्ताको पेचेकमा समान रूपमा विभाजित हुनेछन्।

**2. यसले कसरी दुई हप्तामा तलब पाउने कर्मचारीहरूलाई फाइदा गर्दछ ?**

अधिकांश सुविधाका प्रिमियम कटौतीहरू एउटा पेचेकको सट्टामा दुईवटा पेचेकमा समान रूपमा तलबको रकम वितरण हुने गरी विभाजित हुनेछन्।

**3. सुविधाहरूको विभाजित कटौती कहिले प्रभावकारी हुनेछन् ?**

सुविधाहरूको विभाजित कटौती तपाईंको अप्रिल २२, २०२१ को पेचेकबाट शुरू हुनेछन्।

**4. सुविधाहरूको विभाजित कटौतीले म र मेरो पेचेकमा कसरी प्रभाव पार्नेछ ?**

अधिकांश सुविधाहरूको कटौतीहरू प्रत्येक महिनाको पहिलो दुई हप्ताको पेचेकमा समान रूपमा विभाजित हुनेछन्। सुविधा कटौतीको केही उदाहरणहरूमा समावेश छन्:

- स्वास्थ्य बीमा (*Health Insurance*)
- दन्त बीमा (*Dental insurance*)
- आँखाको बीमा (*Vision Insurance*)
- जीवन बीमा (*Life insurance*)

तीनवटा तलब अवधि हुने महिनाहरूमा, *Wisconsin Retirement System*, *Tax Sheltered Annuity 403(b)* र *Wisconsin Deferred Compensation 457* योगदानहरू बाहेक त्यस तलब अवधिबाट सुविधाहरूको कटौती गरिने छैन।

**5. मैले नियमित रूपमा एकमुस्त भुक्तानी रकमहरू पाउँछु। के मेरो लागि केही भिन्न छ ?**

यदि तपाईं *UW Tax-Sheltered Annuity (TSA) 403(b) Program*, *Wisconsin Deferred Compensation (WDC) 457 Program* मा भर्ना हुनुहुन्छ भने वा *Additional Wisconsin Retirement System (WRS) Contributions* छ भने अप्रिल २२, २०२१ पछि प्रभावकारी हुने गरी एकमुस्त भुक्तानी रकमहरूमा यी योजनाहरू प्रतिको योगदान कटौतीहरू समावेश छन्।

एकमुस्त भुक्तानी रकमहरूमा *Wisconsin Retirement System* प्रतिको योगदानहरू जारी रहनेछ।

**6. मैले के गर्नुपर्दछ ?**

तपाईंको व्यक्तिगत वित्तको समीक्षा गर्नुहोस् र नयाँ सुविधाहरूको विभाजित कटौती कार्यतालिकाको लागि तपाईंको बजेटमा कुनै आवश्यक बदलहरू गर्नुहोस्।

यदि तपाईंका स्वचालित भुक्तानीहरू (उदाहरणका लागि, घरको ऋण, गाडिको ऋण, पानी/बिजुलीबत्तीको बिल) छन् भने, सुविधाहरूको विभाजित कटौतीका लागि तयार हुन तपाईंको मासिक बजेटको समीक्षा गर्नुहोला। दुई हप्ताको नयाँ पेचेक रकमसँग मिलाउन आवश्यकता अनुसार तपाईंले आफ्नो स्वचालित भुक्तानीहरूको समायोजन गर्नुपर्दछ।

**7. के मेरो सुविधाहरूको प्रिमियमहरू बदलिँदैछन् ?**

छैनन्। सुविधाहरूको कुल प्रिमियमहरू बदलिनेछैनन्।